

कोभिड-19 खोपका बारेमा धेरैजसो सोधिने प्रश्नहरू ट्रान्सक्रिप्ट

अहिले तपाईंले सम्भवतः कोभिड-19 खोपहरूका बारेमा एकदमै धेरै जानकारी सुनिरहेको हुन सक्नुहुन्छ । कोभिड-19 का खोपहरू कसरी तयार गरिन्छन् भन्ने बारेमा हामी केही सामान्य प्रश्नहरूको जवाफ दिन चाहन्छौं ।

कोभिड-19 का खोपहरूलाई कसरी छिटो तयार गरिँदैछ ?

सामान्यतया ठूलो मात्रामा खोपहरू तयार गरिनुभन्दा पहिले खोप सुरक्षित छ र यसले काम गर्छ भनेर सुनिश्चित गर्नका लागि खोपको परीक्षण गरिन्छ । महामारी र सङ्घीय सरकारबाट प्राप्त पैसाको कारणले गर्दा वैज्ञानिकहरूले दुवै कार्यहरूलाई एकै समयमा गरिरहेका छन् । परीक्षण गरिएका र सुरक्षित रहेको भनेर देखिएका खोपहरूलाई मात्र प्रयोग गरिनेछ ।

खोपहरूलाई कसरी परीक्षण गरिँदैछ ?

विभिन्न प्रकारका कोभिड-19 खोपहरू परीक्षणको क्रममा छन् । यी परीक्षणहरूलाई क्लिनिकल ट्रायल भनिन्छ । हरेक खोपको एकभन्दा बढी परीक्षण गरिन्छ । सबैभन्दा पहिले, खोपलाई स्वयंसेवकहरूको सानो समूहमा परीक्षण गरिन्छ, त्यसपछि त्यसलाई सयौं मानिसहरू र त्यसपछि लाखौं मानिसहरूमा परीक्षण गरिन्छ । कोभिड-19 खोपका ट्रायलहरूका स्वयंसेवकहरू एकदमै विविध समुदाय र पृष्ठभूमिहरूका हुन्छन् । यो अन्य खोपहरूलाई परीक्षण गर्नका लागि प्रयोग गरिने समान प्रक्रिया हो ।

खोपहरूलाई कसरी स्वीकृत गरिनेछ ?

सबै परीक्षणहरूलाई पूरा गर्ने खोपहरूका लागि, चिकित्सा क्षेत्रका विशेषज्ञहरूको टिमले परीक्षणका नतिजाहरू र खोप लगाइसकेपछि मानिसहरूले कस्तो महसुस गरेका थिए भन्ने कुराहरूको जाँच गर्नेछन् । यदि खोपले काम गर्छ र यो सुरक्षित छ भने त्यसले स्वीकृति प्राप्त गर्छ । कोभिड-19 खोपहरूका लागि खोपका सुरक्षा तथ्याङ्कहरू समीक्षा गरिरहेका र सिफारिसहरू गरिरहेका वैज्ञानिक तथा विशेषज्ञहरूका धेरैवटा समूहहरू रहेका छन् । स्वीकृत गरिएका खोपहरू मात्र मानिसहरूलाई दिइनेछ ।

सबैभन्दा पहिला खोप कसले पाउनेछ ?

CDC को राष्ट्रिय सल्लाहकार समूहले तथ्याङ्कहरूको जाँच गर्छ र सबैभन्दा पहिला खोप कसले प्राप्त गर्नुपर्छ भनेर सिफारिसहरू गर्छ । कोभिड-19 को उच्चतम जोखिममा रहेका वा कोभिड-19 बाट एकदमै बिरामी हुन सक्ने केही समूहहरूले सबैभन्दा पहिला खोप पाउनेछन् । स्वास्थ्य समतामा केन्द्रित रहेर सबैजनाका लागि निष्पक्ष रूपमा खोप उपलब्ध छन् सुनिश्चित गर्नमा मद्दत गर्नका लागि मिनिसोटाका विशेषज्ञहरूको टिम रहेको छ ।

थप खोपहरू उपलब्ध हुँदै गएपछि अरू मानिसहरूले पनि खोप लगाउन पाउनेछन् तर सबैका लागि पर्याप्त मात्रामा खोप उपलब्ध हुनका लागि केही महिनाको समय लाग्नेछ ।

कोभिड-19 खोपका बारेमा थप जानकारीका लागि स्वास्थ्य विभागको वेबसाइटमा जानुहोस् ।

Minnesota Department of Health
Communications Office
PO Box 64975
St. Paul, 55164-0975
651-201-4989
health.communications@state.mn.us
www.health.state.mn.us

11/09/20 (Nepali)

To obtain this information in a different format, call: 651-201-4989.